



बेदकोट नगरपालिकाको
राजपत्र

७ नं. प्रदेश, कञ्चनपुर, २०७४ सालचैत्र१गते खण्ड १, संख्या:१९

भाग-२

"घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, इजाजत पत्र नविकरण,
नामसारी तथा खारेज गर्ने सम्बन्धि कार्यविधि २०७४
"घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, इजाजत पत्र नविकरण,
नामसारी तथा खारेज गर्ने सम्बन्धि कार्यविधि २०७४

(नगर कार्यपालिकाबाट पारित मिति २०७४।११।३०)

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (छ) १० वमोजिम "घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, इजाजत पत्र नविकरण, नामसारी तथा खारेज गर्ने अधिकार गाँउपालिका तथा नगरपालिकामा भएको व्यवस्था वमोजिम "घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, इजाजत पत्र नविकरण, नामसारी तथा खारेज गर्ने सम्बन्धि कार्यविधि २०७४ तयार गरिएको छ।

क)- कार्यक्षेत्र तथा योग्यता

१. यस कार्य विधि अन्तर्गत इजाजत प्राप्त निर्माण व्यावसायीले सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संशोधन समेत) तथा सार्वजनिकखरिद नियमावली २०६४ (पाँचौं संशोधन समेत) मा व्यवस्था भएवमोजिमकुनै पनि सार्वजनिक निकायका सार्वजनिक निर्माणका कार्यहरू गर्न सक्ने छ।
२. कुनै पनि नेपाली नागरिकता भएको व्यक्तिलाई नेपाल सरकारकोकम्पनि दर्ता ऐन वमोजिम दर्ता भएको प्राइभेट वा पब्लिक लिमिटेड कम्पनिले "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्रका लागिनिवेदन दिन सक्नेछ।
३. यस कार्यविधिमा उल्लेखित कुनै पनि बुँदा नेपाल सरकारले जारी गरेको ऐन, नियम कानून सँग बाझिएको हकमा नेपाल सरकारकै ऐन, नियम कानून वमोजिम नै हुनेछ।

ख)-"घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्रका लागि आवश्यककागजात सहित आवश्यकमापदण्ड

"घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र र इजाजत पत्र नामसारीका लागि कम्तिमा अनुसूचि "क" वमोजिमको मेशिनरी तथा औजार र अनुसूची "ख" वमोजिमको जनशक्तिको मापदण्ड पुरा भएको हुनु पर्नेछ।

ग)-आवश्यक न्यूनतम जनशक्ति

"घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र र इजाजात पत्र नामसारीका लागि निवेदकले तपसिल वमोजिम व्योहोराको नोटरी पब्लिक बाट प्रमाणित कर्मचारी विवरण निवेदन साथ संलग्न गर्नु पर्नेछ ।

| सि.नं. | नाम र ठेगाना | शैक्षिक योग्यता | पद | कार्य अवधि |
|--------|--------------|-----------------|----|------------|
| | | | | |

घ)-आबश्यक न्यूनतम मेशिनरी तथा औजार

"घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र र इजाजात पत्र नामसारीका लागि निवेदकले तपसिल वमोजिम व्योहोराको मेकानिकल इन्जिनियरको सिफारिस एवम नोटरी पब्लिक बाट प्रमाणित मेशिनरी तथा औजारको विवरण निवेदन साथ संलग्न गर्नु पर्नेछ ।

| सि.नं. | विवरण | मूल्य | खरिद मिति | संख्या |
|--------|-------|-------|-----------|--------|
| | | | | |

ङ)-आबश्यक न्यूनतम बैंक मौज्दात

"घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्रका लागि रु ३,००,०००।०० वरावरको नगद वा बैंक क्रेडिट उपलब्ध रहेको प्रमाण पेश गर्नु पर्नेछ ।

"घ" वर्गको इजाजतपत्रनविकरणका निवेदन साथनिम्नकागजातप्रतिलिपि संलग्न राखीकार्यालय प्रमुख समक्ष पेश भएकोमा आवश्यककागजातपुगेको अवस्थामाकार्यालय प्रमुख (प्रमुखप्रशासकियअधिकृत)इजाजतपत्रको प्रतिलिपि बाट इजाजतपत्रनविकरण गरिनेछ।

- घरेलु तथा साना उद्योग कार्यालयको सिफारिस।
- कर चुक्ता (आराका) प्रमाण पत्रको प्रतिलिपि वा अधिल्लो आ.व.को।
- PAN दर्ता प्रमाण पत्रको प्रतिलिपि।

च)- इजाजत पत्र सिफारिस समिति

- वेदकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय लाई "घ" वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र र इजाजात पत्र नामसारी गर्नका लागि अनुसूचि – ग वमोजिमको "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र सिफारिस समिति गठन गरिने छ।

- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र सिफारिस समितिले प्राप्त निवेदन तथा अन्य विवरणहरुको अध्ययन गरि इजाजत पत्रका लागि नगर कार्यपालिकाको कार्यालय लाई ७ दिन भित्र सिफारिस गर्नु पर्नेछ । सिफारिस समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाको कार्यालय प्रमुखबाट निर्णय वमोजिम निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी गरिने छ ।

छ) इजाजतपत्रनामसारीकासाथपेश भएकानिवेदनको सम्बन्धमाइजाजतपत्रसिफारिस समितिबाट आवश्यककागजातपुगे नपुगेको जाँचबुझ गरी नामसारी गर्न उपयुक्त रहेकोसिफारिस साथकार्यालय प्रमुख समक्ष पेश भएमाकार्यालय प्रमुख बाट नामसारी गर्ने निर्णय गरी नामसारी गरीदिने।

ज)- दर्ता, नविकरण, नामसारी तथा खारेज शुल्क

चालु आर्थिक वर्ष २०७४।०७५ का लागि "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र सम्बन्धमा देहाय वमोजिमको शुल्क निर्धारण गर्ने र अगामि आर्थिक वर्ष देखि नगर सभाले पारित गरे वमोजिमको शुल्क लागु हुनेछ ।

- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र दर्ता शुल्क रु ११,०००।००
- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र हकवालाको नाममा नामसारी शुल्क रु ३,०००।००
- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र हकवाला वाहेकको नाममा नामसारी शुल्क रु ७,०००।००
- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र नविकरण शुल्क रु २,५००।०० असोज मसान्त भित्र
- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र नविकरण शुल्क रु ६,०००।०० चैत्र मसान्त भित्र
- "घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र खारेज शुल्क रु २,५००।०० असोज मसान्त भित्र

ग) ज)- इजाजत पत्र रद्द गर्न सक्ने ।

वेदकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले देहाय वमोजिमको अवस्थामा नगर कार्यपालिकाको कार्यालयबाट जारी भएको इजाजत पत्र रद्द गर्न सक्ने छ । तर यसरी इजाजत पत्र रद्द गर्न अघि सम्बन्धित पक्ष लाई स्पष्टिकरणको मौका दिइने छ।

१. प्रचलित कानून वमोजिम तोकिएको अवाञ्छित कृयाकलापमा सहभागि भएको प्रमाणित भएमा
२. कार्य विधि अनुसार तोकेको न्यूनतम जनशक्ति र मेशिनरी तथा औजारको सुनिश्चिता गरेको नपाइएमा
३. सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचिमा परेमा
४. अन्य सरकारी कार्यालय बाट आवश्यक प्रमाण सहित इजाजत पत्र रद्द गर्न सिफारिस भई वेदकोट नगरपालिका, नगर कार्य पालिकाको कार्यालयले मनासिव ठानेमा
५. लगातार तिन वर्ष सम्म इजाजत पत्र नविकरण नगरेमा

झ)- पुनरावलोकन

यस कार्य विधि वमोजिम इजाजत पत्र रद्द गरेको विषयमा निर्माण व्यवसायी लाई चित नबुझेमा पुनरावलोकनका लागि वेदकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा निवेदन गर्न सक्ने छ र वेदकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बाट भएको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

अनुसूचि - क

"घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्रका लागि आवश्यक न्यूनतम मेशिनरी तथा औजारको विवरण

| सि. नं. | मेशिनरी तथा औजारको विवरण | न्यूनतम आवश्यक संख्या | कैफियत |
|---------|--------------------------|-----------------------|---|
| १ | कंक्रीट मिक्सचर | १ | मेशिनरी तथा औजार खरिद गरेको भ्याट विलको प्रमाणित प्रतिलिपि र उपकरणहरु चालु अवस्थामा रहेको भनि मेकानिकल इन्जिनियरले सिफारिस गरेको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने । |
| २ | भाइब्रेटर | २ | |
| ३ | पम्प | २ | |
| ४ | लेवल मसिन | १ | |

अनुसूचि - ख

"घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्रका लागि आवश्यक न्यूनतम जनशक्तिको विवरण

| सि.नं. | जनशक्तिको विवरण | न्यूनतम आवश्यक संख्या | कैफियत |
|--------|--------------------|-----------------------|--|
| १ | सिभिल इन्जिनियर | १ | कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि |
| २ | सिभिल सब इन्जिनियर | १ | |

| | | | |
|---|---------------|---|---|
| ३ | प्रशासन सहायक | १ | तथा निजहरु सँगको सम्झौता तथा नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने । |
| ४ | लेखा सहायक | १ | |

अनुसूचि - ग

"घ" वर्गको निर्माण व्यवसायको इजाजत पत्र सिफारिस समिति

| | |
|---------------------------------|-----------|
| योजना तथा प्राविधिक शाखा प्रमुख | - अध्यक्ष |
| प्रशासन शाखा प्रमुख | - सदस्य |
| राजश्व शाखा प्रमुख | - सदस्य |
| लेखाशाखा प्रमुख | - सदस्य |

सिफारिस समितिले आवश्यकता अनुसार अन्य व्यक्तिहरु लाई आमन्त्रित गर्नसक्ने छ

आज्ञाले
धर्मराज जोशी
प्रमुखप्रशासकीय अधिकृत